

SPECIAL MENTIONS – Contd.**Demand for taking steps to take action for protection of world heritage sites and scriptures from destruction by religious extremists**

SHRI TARUN VIJAY (Uttarakhand): Sir, IS terrorists have ransacked Mosul library, burning over a hundred thousand rare manuscripts spanning centuries of human learning.

A Mosul library official believes that as many as 1,12,709 manuscripts and books, some of which were registered on a UNESCO rarities list, are among those lost.

Similarly, large statues from the UNESCO World Heritage site of Hatra as well as unique artefacts from the archaeological sites of the governorate of Nineveh have been destroyed in the Mosul Museum.

On the other hand, yet another Hindu temple in the United States was attacked recently by some anonymous vandal groups. Not even a fortnight has passed since the previous attack, and now a Sanatan Dharma Temple has been vandalized in the Washington DC State.

The another incident of the cowardly killing of a free thinker Avijit Roy, a Bangladesh-born US citizen, and a prominent voice against religious extremism, occurred along a crowded stretch of sidewalk in Dhaka, as he and his wife, Rafida Ahmed, were returning from a book fair.

Can India, a victim of religious intolerance and savagery since ages, keep silence on such incidents? I demand that External Affairs Ministry take a lead to organize world opinion and action against such barbaric acts and provide a ring of protection with other UNESCO members, like a peace keeping force, to protect the heritage sites and provide support to free thinkers.

श्री नंद कुमार साय (छत्तीसगढ़): महोदय, मैं इस विषय के साथ एसोसिएट करता हूँ।

डा. प्रभाकर कोरे (कर्णाटक): महोदय, मैं भी इस विषय के साथ एसोसिएट करता हूँ।

THE VICE-CHAIRMAN (DR. E.M. SUDARSANA NATCHIAPPAN): Now, Shrimati Vandana Chavan, not present; Chaudhary Munvvar Saleem.

Demand for taking steps to bring back Tipu Sultan's ring auctioning from London

चौधरी मुनव्वर सलीम (उत्तर प्रदेश): माननीय उपसभापति महोदय, आज हिंदुस्तान सांप्रदायिक नारों से घघक रहा है तथा ऊंचे और जिम्मेदार पदों पर बैठे हुए लोग भी अपने आचरण से संविधान की मूल भावना धर्मनिरपेक्षता को आहत कर रहे हैं और इतिहास को तोड़-मरोड़ कर अवाम के बीच पेश करने की बहस चली हुई है।

इसलिए मैं सरकार को यह मशवरा देना चाहता हूँ कि सांप्रदायिकता के आधार पर क्षणिक

राजनीतिक लाभ लेने वालों को रोक दें और उन्हें 1799 का शेर-ए-मैसूर वह टीपू सुलतान याद दिलाओ, जिसने श्रीरंगपट्टनम में एक जाबाज हिन्दुस्तानी सिपाही के रूप में अंग्रेज हुकूमत की बुनियाद को हिला दिया था और यह कहा था कि "शेर की एक दिन की जिंदगी लोमड़ी की सौ साला जिंदगी से बेहतर है"। जिस शेर-ए-मैसूर के लिए बापू ने अपने अखबार "यंग इंडिया" में 23 जनवरी, 1930 को यह लिखा था कि "टीपू एक महान शहीद था, जो किसी भी दृष्टि से आजादी की राह का एक हकीकी शहीद माना जाएगा"। भारत के इस महान सेनानी की लाश अपनी बंद मुट्ठी में तलवार को मजबूती से पकड़े हुए सिपाहियों के बीच जब मिली थी, तब उसके हाथ में एक अंगूठी थी, जिस पर "श्री राम" लिखा था। यह अंगूठी टीपू सुलतान की उंगली में मोहब्बत और सद्भावना की निशानी थी, जिसे किसी सनातनी अकीदतमन्द ने मोहब्बत में अपने नायक को पहनाया था। आज वह अंगूठी मई, 2014 को लन्दन के क्रिस्टी नीलाम घर में 1 करोड़ 42 लाख 87 हजार 235 रुपए में नीलाम की गई है।

मैं भारत सरकार से मांग करता हूँ कि इस महान सेनानी के हाथ की अंगूठी, जो भारत की धरोहर और तारीख है और वर्तमान में सद्भावना की सार्थक भूमिका अदा कर सकती है, उसे वापिस लाया जाए। देश के करोड़ों राष्ट्रप्रेमी इस पहल का अभिवादन करेंगे और मोहब्बत की नयी शमां रोशन होगी। मैं फिर कहता हूँ कि सद्भावी भारत ही समृद्ध भारत बन सकता है। शुक्रिया।

†چودھری منور سلیم (اثر پردیش) : مائے اپ سبھا پتی مہودے، آج ہندوستان سامپردائک نعروں سے دھدھک رہا ہے، اونچے اور ذمہ دار عہدوں پر بیٹھے ہوئے لوگ بھی اپنے آچرن سے سنودھان کی مول بھانا دھرم-نریکشتا کو آہٹ کر رہے ہیں اور اتھلس کو توڑ مروڑ کر عوام کے بیچ پیش کرنے کی بحث چلی ہوئی ہے۔

اس لئے میں سرکار کو یہ مشورہ دینا چاہتا ہوں کہ سامپردائکٹا کے آدھار پر شنک راجنیتی لایہ دینے والوں کو روک دیں اور انہیں 1799 کا شیر میسور، وہ ٹیپو سلطان یاد دلاؤ، جس نے سری-رنگا پٹنم میں ایک جانناز ہندوستانی سپاہی کے روپ میں انگریز حکومت کی بنیاد کو ہلا دیا تھا اور یہ کہا تھا کہ "شیر کی ایک دن زندگی لومڑی کی سو سالہ زندگی سے بہتر ہے" جس شیر میسور کے لئے باپو نے اپنے اخبار "ینگ انڈیا" میں 23 جنوری، 1930 کو یہ لکھا تھا کہ "ٹیپو ایک مہان شہید تھا، جو کسی بھی درشتی سے آزادی کی راہ کا ایک حقیقی شہید مانا جائے گا"۔ بھارت کے اس مہان سینانی کی لاش اپنی بند مٹھی میں تلوار کو مضبوطی سے پکڑے ہوئے سپاہیوں کے بیچ جب ملی تھی، تب اس کے ہاتھ میں ایک انگوٹھی تھی، جس پر "شری رام" لکھا تھا۔ یہ انگوٹھی ٹیپو سلطان کی انگلی میں محبت اور سدیھاؤنا کی نشانی تھی، جسے کسی سناتنی عقیدتمند نے محبت میں اپنے نائک کو پہنایا تھا۔ آج وہ انگوٹھی مئی، 2014 کو لندن کے کرسٹی نیلام گھر میں 1 کروڑ 42 لاکھ 87 ہزار 235 روپے میں نیلام کی گئی ہے۔

میں بھارت سرکار سے مانگ کرتا ہوں کہ اس مہان سینانی کے ہاتھ کی انگوٹھی، جو بھارت کی دھروہر اور تاریخ ہے اور ورتمان میں سدیھاؤنا کی سارتھک بھومکا ادا کر سکتی ہے، اسے واپس لایا جائے۔ دیش کے کروڑوں راشٹرپریمی اس پہل کا ابھوان کریں گے اور محبت کی نئی شمع روشن ہوگی۔ میں پھر کہتا ہوں کہ سدیھاوی بھارت ہی سمردھ بھارت بن سکتا ہے۔ شکریہ۔

†Transliteration in Urdu Script.

श्री विजय जवाहरलाल दर्डा (महाराष्ट्र): सर, मैं इस विषय से एसोसिएट करता हूँ।

श्री दिग्विजय सिंह (मध्य प्रदेश): सर, मैं भी इस विषय से एसोसिएट करता हूँ।

श्री अरविन्द कुमार सिंह (उत्तर प्रदेश): सर, मैं भी इस विषय से एसोसिएट करता हूँ।

श्री आलोक तिवारी (उत्तर प्रदेश): सर, मैं भी इस विषय से एसोसिएट करता हूँ।

श्री तरुण विजय (उत्तराखण्ड): सर, मैं भी इस विषय से एसोसिएट करता हूँ।

श्री नंद कुमार साय (छत्तीसगढ़): सर, मैं भी इस विषय से एसोसिएट करता हूँ।

SHRIMATI JHARNA DAS BAIDYA (Tripura): Sir, I associate myself with the Special Mention made by the hon. Member.

THE VICE-CHAIRMAN (DR. E.M. SUDARSANA NATCHIAPPAN): Okay; the whole House associates with this. Now, Shri Ambeth Rajan; not present. Shri Bhupender Yadav; not present. Shri Vijay Jawaharlal Darda.

**Demand for giving relief package expeditiously to
farmers of Vidarbha and Marathwada**

SHRI VIJAY JAWAHARLAL DARDA (Maharashtra): Sir, I want to raise an urgent matter relating to inadequate compensation and relief package to farmers of Vidarbha and Marathwada. Nearly 90 lakh farmers in these regions were hit by the drought which devastated the Kharif crop. The drought caused by a delayed and inadequate monsoon has deepened the distress for its cultivators. Now the rabi...

THE VICE-CHAIRMAN (DR. E.M. SUDARSANA NATCHIAPPAN): No, you have to go by the approved text.

SHRI VIJAY JAWAHARLAL DARDA: Yes, Sir. But, at the same time, rabi has also been damaged because of the untimely rain and crop of crores and crores of rupees has been damaged. I urge that an immediate compensation should be given to farmers from State and Central Fund.

This comes after the crops were ruined by hailstorms last year which hit the cultivators hard. According to the data by the Agriculture Department, the Marathwada and Vidarbha regions were hit the worst as two-thirds of the State's 1.37 crore farmers were affected by the drought. Marathwada and Vidarbha have historically been the most deprived in the State.

Vidarbha is known for its farm crisis and also reports the highest number of farmers' suicides in the country. It has been reported that the crop yield will be less than 50 per cent of the standard yield in the area. In absolute figures, 23,811 of the State's 39,453 villages come in this category. The cotton and soyabean crop in the